


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र नियमावली २०६५ को नियम
३ बमोजिम सार्वजनिक गरिएको



स्वतः प्रकाशन गर्नुपर्ने विवरणहरू (Proactive Disclosure)

२०७९ कार्तिक १ देखि पौष मसान्तसम्म




नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

१. कार्यालयको स्वरूप र प्रकृति:

- नेपालमा २००७ सालको राजनैतिक परिवर्तनपछि देशको आन्तरिक कार्यको व्यवस्था हेर्ने गरी २००८ सालमा गृह मन्त्रालयको स्थापना भयो ।
- २००७ साल भन्दा पहिले गृह प्रशासनको कार्य गढी, गौडा, गोश्वाराहरुबाट सञ्चालन हुने गरेको थियो ।
- २००८ देखि २०१८ सालसम्म बडाहाकिम मार्फत कार्य सञ्चालन भयो ।
- २०१७ सालको राजनैतिक परिवर्तन पछि गृह मन्त्रालयको नाम गृह पञ्चायत मन्त्रालय भयो गृह प्रशासन र पञ्चायत सम्बन्धी काम पनि प्रमुख जिल्ला अधिकारीले हेर्नुपर्ने भयो ।
- २०१८ सालमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरी अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारीहरुको व्यवस्था गरिएकोमा हाल सङ्घीय संरचना फेरबदल भई ७ प्रदेश, ७७ जिल्ला प्रशासन कार्यालय कायम र ७५३ वटा स्थानीय तहहरुको व्यवस्था रहेको छ ।
- स्थानीय प्रशासन ऐन, २०२८ प्रारम्भ भएपछि अञ्चलाधीश र प्र.जि.अ.को काम, कर्तव्य र अधिकार कानूनी रूपमा व्यवस्थित गरियो ।
- २०३७ सालमा गृह पञ्चायत मन्त्रालयबाट पञ्चायत सम्बन्धी काम छुट्याई स्थानीय विकास मन्त्रालय गठन भएपछि पुनः गृह मन्त्रालय नामाकरण गरी यसको प्रमुख कार्यभार शान्ति सुव्यवस्था र स्थानीय प्रशासन रहन गयो ।
- स्थानीय प्रशासन ऐन, २०२८ ले जिल्ला प्रशासन कार्यालयको काम, कर्तव्य र अधिकारलाई व्यवस्थित गरेको छ । जस अनुसार जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी जनताको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु यसको प्रमुख कार्य हो । जिल्लामा विकास निर्माणका कार्यहरुका लागि उपयुक्त वातावरण निर्माण गर्न समन्वय र सहजीकरण, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरुमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण तथा कार्यालयबाट नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सम्बन्धी काम गर्ने, राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्ने, संघसंस्था दर्ता गर्ने जस्ता कार्यहरुको सम्पादन गर्ने र जिल्लामा सुशासनको प्रत्याभूतीका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला अधिकारीले जिल्लाको प्रमुख प्रशासनिक अधिकारीको भूमिका निर्वाह गरेको हुन्छ । जिल्लाको समग्र सुरक्षा व्यवस्थालाई एकीकृत र समन्वयात्मक रूपमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका निकायहरु, इलाका प्रशासन कार्यालय, कारागार कार्यालय क्रियाशील रहेका छन् ।





आनिल पाउडेल
सहायक प्रमुख जिल्ला अधिकारी

२. कार्यालयको काम कर्तव्य र अधिकार:

जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिने प्रमुख कार्यहरू:

- शान्ति सुरक्षा सम्बन्धी कार्य,
- जिल्लास्थित कार्यालयहरूको समन्वय एवं अनुगमन रेखदेख नियन्त्रण,
- नेपाली नागरिकताको प्रमाण पत्र जारी गर्ने सम्बन्धी कार्य तथा प्रतिलिपि नागरिकता प्रमाणपत्र जारी गर्ने कार्य,
- राहदानी सिफारिश तथा वितरण,
- नाबालक परिचयपत्र जारी गर्ने तथा प्रतिलिपि दिने कार्य,
- राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गर्ने कार्य,
- हातहतियार ईजाजत तथा नवीकरण सम्बन्धी,
- संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी : संस्था दर्ता र प्रमाण पत्र, संस्था नवीकरण, संस्थाको विधान संशोधन, जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति, पत्रपत्रिका दर्ता, छापाखाना संचालन स्वीकृति,
- नाम, थर, उमेर फरक परेको सिफारिस,
- कुनै व्यहोरा प्रमाणित गर्ने,
- बजार अनुगमन सम्बन्धी कार्य,
- तोकिएका न्यायिक कार्य,
- सार्वजनिक स्थानमा अवाञ्छनीय क्रियाकलापको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,
- विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य,
- अवैध मदिरा नियन्त्रण,
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
- जिल्ला स्तरमा सार्वजनिक उत्सव, राष्ट्रिय दिवस मनाउने,
- मुआब्जा निर्धारण तथा वितरण,
- नेपाल सरकार र प्रदेश सरकारबाट तोकिएका अन्य कार्यहरू,
- अन्य कुनै कार्यालयको कार्य क्षेत्रमा नपरेको नेपाल सरकारका कार्यहरू ।




आजय पौडेल
सहायक प्रमुख जिल्ला अधिकारी

३. जिल्ला प्रशासन कार्यालयको स्वीकृत दरबन्दी विवरणः

सि.नं.	पद	श्रेणी तह	दरबन्दी अवस्था			कैफियत
			दरबन्दी संख्या	दरबन्दी पूर्ती	दरबन्दी रिक्त	
१	प्र.जि.अ.	रा प प्रथम	१	१		
२	स.प्र.जि.अ.	रा प द्वितीय	१	१		
३	प्रशासकीय अधिकृत	रा प तृतीय	३	२	१	
४	कम्प्युटर अपरेटर	रा प अनं. प्रथम	३	३		१अस्थायी दरबन्दी
५	नायब सुब्बा	रा प अनं. प्रथम	१०	९	१	लो.से.माग
६	लेखापाल	रा प अनं. प्रथम	१	१		
७	खरिदार	रा प अनं. द्वितीय	५	४	१	लो.से.माग
८	सहायक कम्प्युटर अपरेटर	रा.प. अं. द्वितीय				१अस्थायी दरबन्दी
९	हलुका सवारी चालक	श्रेणी विहिन	२	२	०	
१०	कार्यालय सहयोगी	श्रेणी विहिन	७	७	०	
		जम्मा	३३	३३	३	२

४. कार्यालयबाट प्रदान गरिने सेवा

क. स्थानीय प्रशासन सम्बन्धी सेवाः

- नाम, थर, उमेर आदि प्रमाणित
- नाबालक परिचय पत्र
- पेन्सन सम्बन्धी सिफारिस
- आदिवासी जनजाती, दलित, मधेसी प्रमाणित
- पत्रपत्रिका दर्ता
- छापाखाना दर्ता
- पारिवारिक विवरण प्रमाणित
- नाता प्रमाणित
- सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि बजार अनुगमन तथा नियमन
- सरकारी/सार्वजनिक सम्पत्ति संरक्षण

ख. नागरिकता सम्बन्धी सेवा :

- वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण
- नाबालक परिचयपत्र

ग. राहदानी सम्बन्धी सेवा :

- राहदानी फारम संकलन
- द्रुत राहदानी सिफारिस
- राहदानी वितरण



आमल पडेल
सहायक प्रमुख जिल्ला अधिकारी

घ. मुद्दा तथा उजुरी/गुनासो सम्बन्धी सेवा:

- मुलुकी अपराध संहिता, २०७४ तथा अन्य विषयगत ऐन अनुसार प्राप्त अधिकार बमोजिम मुद्दा शुरू कारवाही र किनारा गर्ने ।
- गुनासो तथा ठाडो उजुरी

ड. हातहतियार इजाजत तथा नवीकरण सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण

च. संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता
- संस्था नवीकरण
- संस्थाको विधान संशोधन
- संस्थाको शाखा खोल्ने स्वीकृति

छ. विपद् व्यवस्थापन सम्बन्धी सेवा:

- जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सञ्चालन तथा व्यवस्थापन
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना निर्माण
- विपद् क्षति विवरण संकलन
- विपद् पीडित भएकाहरुलाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना

ज. अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा हेलो सरकारसम्बन्धी सेवा:

- अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार तथा अन्य निकायबाट प्राप्त उजुरी एवं निवेदनहरु उपर प्रारम्भिक छानविन ।

झ. राष्ट्रिय परिचय पत्र वितरण :

- जिल्ला बासी नागरिकहरुको नेपाली नागरिकता प्रमाणपत्रको आधारमा राष्ट्रिय परिचयपत्र विवरण संकलन, प्रवृष्टि र परिचयपत्र कार्ड वितरण

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी (२०७९ कार्तिकमा अद्यावधिक)


प्रमुख जिल्ला अधिकारी कक्ष - प्रमुख जिल्ला अधिकारी

- जिल्लाको शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधनको संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन, सेवा प्रवाह, समन्वय र अनुगमन लगायतका सम्पूर्ण कामकाज ।

कोठा नं. २०२ सहायक प्रमुख जिल्ला अधिकारी कक्ष

- कार्यालयको दैनिक प्रशासनिक कार्य: नागरिकता, राहदानी लगायतका पेश भएका कार्यहरुमा सदर गर्ने साथै जिल्लाको शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधनको संरक्षण, विपद् व्यवस्थापन, सुशासन प्रवर्द्धन, सेवा प्रवाह, समन्वय र अनुगमन लगायतका सम्पूर्ण कामकाज गर्ने ।




ओगल पाइल
उपरिक प्रमुख जिल्ला अधिकारी

कोठा नं .२०४ प्रशासन फाँट

- विभिन्न प्रमाणित, संस्था नवीकरण, संस्था दर्ता, हातहतियार दर्ता, नामसारी, नविकरण, नावालक परिचयपत्र लगायतका अन्य सम्पूर्ण प्रशासनिक कार्य
- चिठी पत्र दर्ता तथा चलानी गर्ने काम ।

जिम्मेवार अधिकारीहरु- स.प्र.जि.अ. श्री अनिल पौडेल
प्र.अ. श्री गौतम प्रसाद बुढामगर
ना.सु. श्री बाबुराम शर्मा
ना.सु. श्री सीता बन्जाडे
क.अ. श्री सन्ध्या पौडेल
का.स. श्री सुशिला कहाँर

कोठा नं. ३. राष्ट्रिय परिचय पत्रका लागि वितरण दर्ता स्टेशन

- राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गर्ने ।

जिम्मेवार अधिकारीहरु- प्र.अ. श्री प्रदीप खनाल
प्र.अ. श्री गौतम प्रसाद बुढामगर
ना.सु. श्री जनकराज जोशी
ना.सु. श्री सीता बन्जाडे
दर्ता अपरेटर श्री रेखा खनाल
दर्ता अपरेटर श्री टीका भट्टराई जोशी
दर्ता सहयोगी श्री विष्णु माया गैरे

कोठा नं. ३०६. मुद्दा फाँट (२०७९ कार्तिकमा अघावधिक)

- सार्वजनिक कसुरसंग सम्बन्धित मुद्दा दर्ता, बयान सम्बन्धी, फैसला लेखन गर्ने, ठाडो उजुरी ।

जिम्मेवार अधिकारीहरु- प्र.जि.अ. श्री धर्मेन्द्र कुमार मिश्र
स.प्र.जि.अ. श्री अनिल पौडेल
ना.सु. श्री जनकराज जोशी

कोठा नं .२०३ लेखा फाँट (आर्थिक प्रशासनको कार्य) (२०७९ कार्तिकमा अघावधिक)

- लेखा सम्बन्धी सम्पूर्ण कामकाज

जिम्मेवार अधिकारीहरु- प्र.जि.अ. श्री धर्मेन्द्र कुमार मिश्र
लेखापाल श्री महेन्द्र न्यौपाने
का.स. श्री चुडामणी गौतम

कोठा नं .१०५ राहदानी (MRP) पासपोर्ट फाँट (२०७९ कार्तिकमा अघावधिक)

राहदानीको लागि आवेदन फाराम पेश गर्ने र तयार भएको राहदानी लिने तथा अभिलेख राख्ने ।

जिम्मेवार अधिकारीहरु- स.प्र.जि.अ. श्री अनिल पौडेल
प्र.अ. श्री प्रदीप खनाल
ना.सु. श्री जिवराज पन्थी
ना.सु. श्री धर्मदत्त उपाध्याय
खरिदार श्री ईश्वर काप्ले
खरिदार श्री यावल कुमार खाम्चा



अनिल पौडेल
जिल्ला प्रशासन कार्यालय
कमलबन्धु

कोठा नं. १०२ नागरिकता प्रतिलिपि फाँट (२०७९ कार्तिकमा अघावधिक)

प्रतिलिपि नागरिकताको फाराम पेश गर्ने तथा नागरिकताको अभिलेखको लागि सिफारिस पेश गर्ने, सनाखत गर्ने, अभिलेखमा चढाउने, छाप लगाउने तथा नागरिकता प्रिन्ट गरि तयार गरेर दिने।

जिम्मेवार अधिकारीहरू- स.प्र.जि.अ. श्री अनिल पौडेल
प्र.अ. श्री प्रदीप खनाल
प्र.अ. श्री गौतम प्रसाद बुढा मगर
खरिदार श्री अनिल तिवारी
खरिदार श्री रामकुमार चौधरी
क.अ. श्री जय चौधरी
क.अ. श्री भिमा दोमासे
क.अ. श्री सुनिता पुन रोका मगर
स.क.अ. श्री माया विध्वकर्मा
का.स. श्री प्यारे कुर्मी

कोठा नं. नं. १०१ र १०० नागरिकता शाखा फाँट (२०७९ कार्तिकमा अघावधिक)

- नयाँ नागरिकताको फाराम पेश गर्ने, नागरिकताको अभिलेखको लागि सिफारिस पेश गर्ने, सनाखत गर्ने, अभिलेखमा चढाउने, छाप लगाउने तथा नागरिकता प्रिन्ट गरी तयार गरेर दिने लगायतका कामहरू हुने।

जिम्मेवार अधिकारीहरू- स.प्र.जि.अ. श्री अनिल पौडेल
प्र.अ. श्री प्रदीप खनाल
प्र.अ. श्री गौतम प्रसाद बुढा मगर
ना.सु. श्री गणेश बहादुर कार्की
ना.सु. श्री रुद्र प्रसाद पन्थी
क.अ. श्री भिमा दोमासे
क.अ. श्री सुनिता पुन रोका मगर
क.अ. श्री जय कुमार चौधरी
का.स. श्री प्यारे कुर्मी
का.स. श्री किरण यादव



६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कै.
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन	
२	नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण	रु. २०/- को टिकट	कागजात पूरा भएमा सोही दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन	
४	राहदानी फाराम संकलन	रु. २,५००/- (१० वर्ष उमेरभन्दा कम)		

		५,०००/- (साधरण) १०,०००/- (हराएमा र भौतिक क्षति भएमा)	
५	राहदानी वितरण	-	विभागबाट बनेर आएपछी
६	गुनासो र ठाडो उजुरी	रु. १०/- को टिकट	यथाशीघ्र
७	नाबालक परिचय पत्र	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
८	पेन्सन सम्बन्धी सिफारिस	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
९	आदिवासी जनजाति, दलित सिफारिस	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
१०	संस्था दर्ता	रु. १,०००/-	कागजात पूरा भएमा सोही दिन
११	संस्था नवीकरण	रु. ५००/-	कागजात पूरा भएमा सोही दिन
१२	संस्थाको विधान संशोधन	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
१३	संस्थाको शाखा खोल्ने स्वीकृति	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
१४	पत्रपत्रिका दर्ता	दैनिक - १,०००/- साप्ताहिक - ५००/- पाक्षिक - ३००/- मासिक - २००/-	कागजात पूरा भएमा सोही दिन
१५	छापाखाना दर्ता	१,०००/-	कागजात पूरा भएमा सोही दिन
१६	हातहतियार नामसारी	१,०००/-	कागजात पूरा भएमा सोही दिन
१७	हातहतियार जिल्ला भित्रको नवीकरण	३०००/-	हातहतियार खरखजाना नियमावली दशौं संशोधन २०२८ अनुसार इजाजतपत्र नवीकरण हुन नसकेको मनासिव कारण देखाई २०७८ पौष मसान्त सम्म मात्र नवीकरण गर्न कागजात पूरा भई आएमा सोही दिन
	हातहतियार नेपाल भरिको नवीकरण	४०००/-	हातहतियार खरखजाना नियमावली दशौं संशोधन २०२८ अनुसार इजाजतपत्र नवीकरण हुन नसकेको मनासिव कारण देखाई २०७८ पौष मसान्त सम्म मात्र नवीकरण गर्न कागजात पूरा भई आएमा सोही दिन
१८	अन्य प्रमाणित	रु. १०/- को टिकट	कागजात पूरा भएमा सोही दिन
१९	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु. १०/- को टिकट	यथाशीघ्र
२०	अन्य मुद्दा	रु. १०/- को टिकट	यथाशीघ्र
२१	विष्फोटक पदार्थ ईजाजत पत्र	रु. १०/- को टिकट	यथाशीघ्र
२२	राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता		तत्कालै



अमित पाडेल
सहायक प्रमुख जिल्ला अधिकारी

७. निर्णय गर्ने प्रक्रिया र अधिकार

- जिल्ला प्रशासन कार्यालयबाट गरिने प्रशासनिक निर्णयहरू प्रमुख जिल्ला अधिकारीबाट वा अधिकार प्रत्यायोजन भए अनुसार स.प्र.जि.अ. वा प्रशासकीय अधिकृतहरूबाट हुने गर्दछ ।
- कानून बमोजिम मुद्दा सुन्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र रहन्छ ।


८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- बुँदा नं ७ मा उल्लेख भए अनुसारको प्रशासनिक निर्णय उपर उजुरी सुन्ने कार्य कानूनमा तोकिएको भए सोही अनुसार र नतोकिएको भए प्र.जि.अ.द्वारा गरिन्छ ।
- कानून बमोजिम मुद्दामा भएको फैसलाको पुनरावेदन जिल्ला अदालत कपिलवस्तुमा लाग्दछ ।

९. सम्पादन गरेको कामको विवरण

प्रगति विवरण (२०७९ कार्तिक १ देखि २०७९ पौष मसान्त सम्म)

विवरण	संख्या
नयाँ नागरिकता जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको	३४६६
प्रतिलिपी नागरिकता जिल्ला प्रशासन कार्यालयबाट वितरण भएको	२९६६
साधारण राहदानी फारम संकलन भएको	२५१०
द्रुत राहदानी सिफारिस	३४
राहदानीको राजश्व प्राप्त जिल्ला प्रशासन कार्यालयबाट रकम रु.	३६३७५२९५।-
संस्था दर्ता	१६
संस्था दर्ताको राजश्व प्राप्त जिल्ला प्रशासन कार्यालयबाट रकम रु.	१६०००।-
संस्था नवीकरण	६४
अन्य प्रशासनिक सेवा शुल्क रु.	५५०५०।-
हातहतियार नामसारी	२ (२०००)
हातहतियार नवीकरण	४
हातहतियार नवीकरण वापत प्राप्त राजश्व रु.	३६२५०।-
नाबालक परिचय पत्र वितरण	५९
राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता	५७४०
छापाखाना दर्ता	-
पत्रपत्रिका दर्ता	-
भारतीय सेनाको पेन्सन सिफारिस	२९
आ.व. ७८-७९ को अ.ल्या. मुद्दा संख्या	१००
नयाँ मुद्दा दर्ता	३७
मुद्दा फर्स्यौट	२५
ठाडो उजुरी	५१
धरौटी वापत प्राप्त रकम रु.	११७५५२७।००



मन्जिल पाडेल्

बजार अनुगमनबाट सामान जफत अन्दाजी मूल्य रु.	५५०००१-
बजार अनुगमनबाट निरीक्षण अधिकृतबाट जरिवाना रु.	५०,०००१-
जम्मा विनियोजित रकम रु.	-
जम्मा खर्च रकम रु.	-
मुआब्जा वितरण रकम रु. फिर्ता रकम	००
विदेशमा मृत्यु भएकाको परिवारलाई राहत वितरण रकम रु.	३०८६२०८.०५
जिल्ला विपद् व्यवस्थापन कोषबाट राहत वितरण रकम रु.	६५००१-
जिल्ला विपद् व्यवस्थापन समितिको बैठक संख्या	१
कार्यालय प्रमुखहरुको बैठक संख्या	३
अन्य विविध विषयका बैठक संख्या	१
प्रदेश सरकारबाट प्राप्त कोभिड राहत वितरण	-

१०. सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद (२०७९ कार्तिकमा अद्यावधिक)
गुनासो सुन्ने/सूचना अधिकारी: अनिल पौडेल - सहायक प्रमुख जिल्ला अधिकारी
कार्यालय प्रमुख धर्मेन्द्र कुमार मिश्र - प्रमुख जिल्ला अधिकारी


११. ऐन, नियम वा विनियम वा निर्देशिकाको सूची
जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित ऐनहरु :

- अचल सम्पत्ति अधिग्रहण ऐन, २०१३
- अध्यागमन ऐन, २०४९
- अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
- अभिलेख संरक्षण ऐन, २०४६
- आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९
- आयोडिनयुक्त नून (उत्पादन तथा बिक्री वितरण) ऐन, २०५५
- आर्थिक ऐन, २०६८
- आर्थिक कार्यविधि ऐन, २०५५
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- आवश्यक सेवा सञ्चालन ऐन, २०१४
- उपभोक्ता संरक्षण ऐन, २०७५
- कर्मैया श्रम (निषेध गर्ने) सम्बन्धी ऐन, २०५८
- कानूनी सहायता सम्बन्धी ऐन, २०५४
- कारागार ऐन, २०१९
- कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१
- कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
- केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०६३



अनिल पौडेल
सहायक प्रमुख जिल्ला अधिकारी

- क्षतिपूर्ति ऐन, २०१९
- खाद्य ऐन, २०२३
- गुठी संस्थान ऐन, २०३३
- घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
- चन्दा ऐन, २०३०
- चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६
- चिह्ना ऐन, २०२५
- छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८
- जग्गा प्राप्ति ऐन, २०३४
- जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३
- जलस्रोत ऐन, २०४९
- जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८
- ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३
- ट्रेड युनियन ऐन, २०४९
- तथ्याङ्क ऐन, २०१५
- दाना पदार्थ ऐन, २०३३
- निजामती सेवा ऐन, २०४९
- निर्वाचन (कसूर र सजाय) ऐन, २०७३
- नेपाल गुणस्तर (प्रमाण-चिन्ह) ऐन, २०३७
- नेपाल नागरिकता ऐन, २०६३
- नेपाल पेट्रोलियम ऐन, २०४०
- नेपाल स्वास्थ्य सेवा ऐन, २०५५
- पशु वधशाला र मासु जाँच ऐन, २०५५
- प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३
- प्रमाण ऐन, २०३१
- प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३
- प्रहरी ऐन, २०१२
- बालबालिका सम्बन्धी ऐन, २०७५
- बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
- बेपत्ता पारिएका व्यक्तिको छानविन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१
- बैङ्क तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८
- भन्सार ऐन, २०६४
- भ्रष्टाचार निवारण ऐन, २०५९
- मदिरा ऐन, २०३१
- मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
- मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५
- मुलुकी अपराध (संहिता) ऐन, २०७४



अञ्जलि पाठक
कार्यक प्रमुख जिल्ला अधिकारी

- मुलुकी फौजदारी कार्याविधि संहिता, २०७४
- यातना सम्बन्धी क्षतिपूर्ति ऐन, २०५३
- राष्ट्रिय निर्देशन ऐन, २०१८
- राहदानी ऐन, २०२४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- लिखतहरूको गोप्यता सम्बन्धी ऐन, २०३९
- वातावरण संरक्षण ऐन, २०५३
- विद्युत चोरी नियन्त्रण ऐन, २०५८
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६
- विष्फोटक पदार्थ ऐन, २०१८
- वैदेशिक रोजगार ऐन, २०६४
- शिक्षा ऐन, २०२८
- श्रम ऐन, २०७४
- संक्रामक रोग ऐन, २०२०
- सवारी तथा यातायात व्यवस्था ऐन, २०४९
- संस्था दर्ता ऐन, २०३४
- सशस्त्र प्रहरी ऐन, २०५८
- सामाजिक व्यवहार (सुधार) ऐन, २०३३
- सार्वजनिक खरिद ऐन, २०६३
- सार्वजनिक सडक ऐन, २०३१
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूतीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८
- स्थानीय प्रशासन ऐन, २०२८
- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६
- होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३
- यी ऐन सँगै सम्बद्ध ऐनका नियमावलीहरू
 - सो अन्तर्गत बनेका विनियम र निर्देशिकाहरू
 - अधिकार प्रत्यायोजन भएका ऐनका विषयहरू
 - प्र.जि.अ. समेतले प्रतिनिधित्व गर्ने समितिहरूको विवरणमा उल्लेखित ऐन, नियम, निर्देशिकाहरू



आर्जल घडेल
जिल्ला प्रशासन अधिकारी

१२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण
प्रगति विवरण (२०७९ कार्तिक १ देखि २०७९ पौष मसान्तसम्म)

यहाँ तीन महिनामा भएको आम्दानी र खर्च शीर्षक अनुसार लेखा शाखाबाट आ वि मा भएअनुसार राखे

जिल्ला प्रशासन कार्यालय	चालु पूँजी विनियोजन रु.	३५२२८०००।००
	खर्च रु.	६५९९७९०.००
दैवी प्रकोप उद्धार र राहत सम्बन्धी: आन्तरिक मामिला कानून तथा संचार मन्त्रालय, लुम्बिनी प्रदेशको अख्तियारी बमोजिम	जिल्ला विपद् व्यवस्थापन कोषबाट आगलागी रु. १०३०००।- १७ जना आन्तरिक मामिला कानून तथा संचार मन्त्रालय कोषबाट रु. चट्याड ५०,००। १ जना सर्पदंश रु. २०००००।- जिल्ला विपद् व्यवस्थापन कोषबाट अविरल वर्षा रु. ६५००।- १ जना	
मुआब्जा वितरण सम्बन्धी:	जग्गा बापत फिर्ता रु.	००।-
पूँजिगत निर्माण:	रु.	००।
द्वन्द्व पीडित राहत सम्बन्धी:	रु.	००।
अन्य कारोवार	दुर्घटना रकम भुक्तानी रु. विदेशमा मरेकाको राहत अम्दानी रु. २९२४३९९.४२०।- विदेशमा मरेकाको राहत वितरण रु. ३०८६२०८.०५।-	२० लाख (४ जना)

१३. तोकिए बमोजिमका अन्य विवरण (२०७९ कार्तिक १ देखि पौष मसान्तसम्म)

- कोभिड १९ को विवरण

DCMC को मिटिङ सं :- ०

संक्रमितको अवस्था :- मृतक ०

१४. अघिल्लो आ.व.मा कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण नियमित कार्यक्रमका अतिरिक्त निम्न कार्यहरू गरिएको :

- बजार अनुगमन
- कपिलवस्तु जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गाहरूको विवरण, २०७९ तयार गरिएको ।

१५. कार्यालयको

Website: www.daokapilvastu.moha.gov.np

E-mail: daokapilvastu@gmail.com

E-mail: daokapilvastu@moha.gov.np

ठेगाना: जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु न.पा.वडा नं.-३, तौलिहवा ।

फोन नं. ०७६-५६०९५९

१६. कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र सम्झौता सम्बन्धी विवरण

केही नभएको ।



अभिषेक पौडेल
जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु

१७. कार्यालयले सञ्चालन गरेको कार्यक्रम र प्रगति

बजार अनुगमन (स्थानीय तहहरुसँगको समन्वयमा) - १५ पटक

कारवाही संख्या - म्याद गुज्रिएका जफत गरिएको ।

जरिवाना गरिएको रकम - २१,०००।-

१८. कार्यालयले वर्गीकरण र संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समय अवधि:


नतोकिएको ।

१९. कार्यालयमा परेका सूचना सम्बन्धी माग विवरण र सो को जानकारी दिएको विषय नपरेको

२०. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण:

जिल्ला प्रशासन कार्यालयको Website: www.daokapilvastu.moha.gov.np मा नियमित रूपमा सूचनाहरु सार्वजनिक हुने गरेको, नागरिक वडा पत्र, एकीकृत नागरिक वडा पत्र, साथै आवश्यकता अनुसार जिल्ला हुलाक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरुमा समेत प्रकाशन हुन सक्ने ।




अमोला लडेल
सरकार लुम्बिनी जिल्ला अधिकारी